



प्रदेश राजपत्र

लुम्बिनी प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ५) मुकाम: बुटवल, श्रावण २८ गते, २०७८ साल (अतिरिक्ताङ्क १८

भाग २

प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना

प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७८।०४।२८ मा स्वीकृत भएको "प्रदेश नं. ५, प्रदेश सरकार (कार्य सम्पादन, पहिलो संशोधन) नियमावली, २०७८" सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

प्रदेश नं. ५, प्रदेश सरकार (कार्य सम्पादन, पहिलो संशोधन) नियमावली, २०७८

नेपालको संविधानको धारा १७४ ले दिएको अधिकार प्रयोग गरी लुम्बिनी प्रदेशको सरकारले देहायका नियमहरू बनाई स्वीकृत गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :- (१) यस नियमावलीको नाम " प्रदेश नं ५, प्रदेश सरकार (कार्य सम्पादन, पहिलो संशोधन) नियमावली, २०७८" रहेको छ ।

(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. प्रदेश नं ५, प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०७४ को नियम १ मा संशोधन:- प्रदेश नं ५, प्रदेश सरकार (कार्य सम्पादन) नियमावली, २०७४ (यसपछि "मूल नियमावली" भनिएको) को नियम १ को उपनियम (१) मा रहेका "प्रदेश नं ५" भन्ने शब्दहरू झिकिएका छन् ।

३. मूल नियमावलीको नियम २ मा संशोधन :-

मूल नियमावलीको नियम २ को - (१) नियमको शिर्षक पछि रहेको "(१)" भन्ने सङ्ख्या झिकिएको छ ।

(२) खण्ड (क) मा रहेका "प्रदेश नं ५" भन्ने शब्दहरू झिकिएका छन् ।

(३) खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएको छ :-

(ख) "प्रदेश सरकार" भन्नाले लुम्बिनी प्रदेशको सरकारलाई सम्झनु पर्छ ।

(४) खण्ड (ग) मा रहेका "प्रदेश नं ५, प्रदेश मन्त्रिपरिषद्" भन्ने शब्दहरूको सट्टा

"लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्लाई" भन्ने शब्दहरू राखिएका छन् ।

(५) खण्ड (घ) मा रहेको "प्रदेश" भन्ने शब्दको सट्टा "प्रदेश सरकारको" भन्ने शब्दहरू राखिएका छन् ।

(६) खण्ड (ङ) मा रहेका " कार्यविभाजन नियमावली बमोजिम तोकिएको मन्त्रालय सम्झनु पर्छ" भन्ने शब्दहरूको सट्टा "प्रदेश सरकारको

मन्त्रालय सम्झनु पर्छ र सो शब्दले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत जनाउछ" भन्ने शब्दहरू राखिएका छन् ।

(७) खण्ड (च) मा रहेका "प्रदेश नं ५" भन्ने शब्दहरू झिकिएका छन् ।

(८) खण्ड (छ) को सट्टा देहायको खण्ड (छ) राखिएको छ:-

(छ) "सचिव" भन्नाले प्रदेश सरकारको मन्त्रालयको सचिव सम्झनु पर्छ ।

४. मूल नियमावलीको नियम ८ मा संशोधन :- मूल नियमावलीको नियम ८ को ठाउँ ठाउँमा रहेका "तथा योजना" भन्ने शब्दहरू झिकिएका छन् ।

५. मूल नियमावलीको नियम ९ मा संशोधन :- मूल नियमावलीको नियम ९ को ठाउँ ठाउँमा रहेका "तथा कानून" भन्ने शब्दहरू झिकिएका छन् ।

६. मूल नियमावलीको नियम ११ मा संशोधन :- मूल नियमावलीको नियम ११ को-

(१) उपनियम (२) मा रहेका "प्राप्त भएपछि" भन्ने शब्दहरू पछि "मात्र" भन्ने शब्दहरू राखिएका छन् ।

(२) उपनियम (३) मा रहेका "प्रदेश सरकारको अधिवेशन चलिरहेको अवस्थामा" भन्ने शब्दहरूको सट्टा "सो विधेयक" भन्ने शब्दहरू राखिएका छन् ।

(३) उपनियम ४ मा रहेको "बमोजिम" भन्ने शब्द पछि "पठाईएको" भन्ने शब्द थपिएको छ ।

(४) उपनियम (५) मा रहेको "प्रदेश मन्त्रिपरिषदमा पठाउनु पर्नेछ" भन्ने शब्दहरूको सट्टा "अध्यादेशको मस्यौदा स्वीकृतीका लागि मन्त्रिपरिषदमा पेश गर्नु पर्नेछ" भन्ने शब्दहरू राखिएका छन् ।

७. मूल नियमावलीको नियम १३ मा संशोधन :- मूल नियमावलीको नियम १३ को ठाउँ ठाउँमा रहेका "तथा योजना" भन्ने शब्दहरू झिकिएका छन् ।

८. अनुसूची २ मा संशोधन :- अनुसूची २ मा रहेका "प्रदेश नं ५ प्रदेश सरकार" भन्ने शब्दहरूको सट्टा "प्रदेश सरकार, लुम्बिनी प्रदेश" भन्ने शब्दहरू राखिएका छन् ।
९. अनुसूची ३ मा संशोधन :- अनुसूची ३ को खण्ड २ मा रहेका "प्रशासन समितिको" भन्ने शब्दहरूको सट्टा "प्रशासन तथा विधेयक समितिको" भन्ने शब्दहरू राखिएको छ ।

प्रदेश सरकार (मन्त्रिपरिषद्) निर्णय मिति २०७८।०४।२८

आज्ञाले,
राजन्द्र थापा
प्रदेश सचिव